

الرَّحْمَنُ (1) عَلَّمَ الْقُرْآنَ (2) خَلَقَ الْإِنْسَانَ (3)
عَلَّمَهُ الْبَيَانَ (4) الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ (5) وَ
النَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ (6) وَالسَّمَاءَ رَفَعَهَا وَ
وَضَعَ الْمِيزَانَ (7) أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ (8) وَ
أَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ (9) وَ
الْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ (10) فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ
ذَاتُ الْأَكْمَامِ (11) وَالْحَبُّ ذُو الْعَصْفِ وَ
الرَّيْحَانُ (12) فَبِأَيِّ آيَةٍ رَبِّكُمْ تَكْذِبَانِ (13)
خَلَقَ الْإِنْسَانَ مِنْ صَلْصَالٍ كَالْفَخَّارِ (14) وَخَلَقَ
الْجَانَّ مِنْ مَّارِجٍ مِنْ نَارٍ (15) فَبِأَيِّ آيَةٍ رَبِّكُمْ
تَكْذِبَانِ (16) رَبُّ الْمَشْرِقَيْنِ وَرَبُّ الْمَغْرِبَيْنِ (17)
فَبِأَيِّ آيَةٍ رَبِّكُمْ تَكْذِبَانِ (18) مَرَجَ الْبَحْرَيْنِ

يَلْتَقِيَانِ (19) بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ (20) فَبِأَيِّ

آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (21) يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَ

الْمَرْجَانُ (22) فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (23) وَ لَهُ

الْجَوَارِ الْمُنشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ (24) فَبِأَيِّ

آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ (25)

The Most Gracious! It is He who has taught the Quran. He has created man: He has taught him an intelligent speech. The sun and the moon follow courses (exactly) computed; and the herbs and the trees - both (alike) bow in adoration. And the firmament has He raised high, and He has set up the balance (of justice), in order that ye may not transgress (due) balance. So establish weight with justice and fall not short in the balance. It is He who has spread out the earth for (His) creatures: therein is fruit and date-palms, producing spathes (enclosing dates); also corn, with (its) leaves and stalk for fodder, and sweet-smelling plants. Then which of the favours of your Lord will ye deny? He created man from sounding clay like unto pottery, and He created Jinns from fire free of smoke: Then which of the favours of your Lord will ye deny? (He is) Lord of the two easts and Lord of the two wests: Then which of the favours of your Lord will ye deny? He has let free the two seas meeting together: between them is a barrier which they do not transgress: then which of the favours of your

~~~~~  
Lord will ye deny? Out of them come pearls and coral: then which of the favours of your Lord will ye deny? And His are the ships sailing smoothly through the seas, lofty as mountains: Then which of the favours of your Lord will ye deny?

نہایت مہربان (خدا) نے اس قرآن کی تعلیم دی ہے۔ اسی نے انسان کو پیدا کیا اور

اسے بولنا سکھایا۔ سورج اور چاند ایک حساب کے پابند ہیں اور تارے اور درخت

سب سجدہ ریز ہیں۔ آسمان کو اُس نے بلند کیا اور میزان قائم کر دی۔ اس کا تقاضا یہ

ہے کہ تم میزان میں خلل نہ ڈالو، انصاف کے ساتھ ٹھیک ٹھیک تولو اور ترازو

میں ڈنڈی نہ مارو۔ زمین کو اس نے سب مخلوقات کے لیے بنایا۔ اس میں ہر طرح

کے بکثرت لذیذ پھل ہیں۔ کھجور کے درخت ہیں جن کے پھل غلافوں میں لپٹے

ہوئے ہیں۔ طرح طرح کے غلے ہیں جن میں بھوسا بھی ہوتا ہے اور دانہ بھی۔

پس اے جن وانس، تم اپنے رب کی کن کن نعمتوں کو جھٹلاؤ گے؟ انسان کو اُس

نے ٹھیکری جیسے سوکھے سڑے گارے سے بنایا اور جن کو آگ کی لپٹ سے پیدا

کیا۔ پس اے جن وانس، تم اپنے رب کے کن کن عجائب قدرت کو جھٹلاؤ

گے؟ دونوں مشرق اور دونوں مغرب، سب کا مالک و پروردگار وہی ہے۔ پس

اے جن وانس، تم اپنے رب کی کن کن قدرتوں کو جھٹلاؤ گے؟ دو سمندروں کو



اس نے چھوڑ دیا کہ باہم مل جائیں، پھر بھی اُن کے درمیان ایک پردہ حائل ہے  
جس سے وہ تجاوز نہیں کرتے۔ پس اے جن وانس، تم اپنے رب کی قدرت کے  
کن کن کر شموں کو جھٹلاؤ گے؟ ان سمندروں سے موتی اور مونگے نکلتے ہیں۔ پس  
اے جن وانس، تم اپنے رب کی قدرت کے کن کن کمالات کو جھٹلاؤ گے؟ اور یہ  
جہاز اُسی کے ہیں جو سمندر میں پہاڑوں کی طرح اونچے اٹھے ہوئے ہیں۔ پس  
اے جن وانس، تم اپنے رب کے کن کن احسانات کو جھٹلاؤ گے؟

निहायत मेहरबान (खुदा) ने इस कुरआन की तालीम दी है | उसी ने  
इनसान को पैदा किया और उसे बोलना सिखाया | सूरज और चाँद एक  
हिसाब के पाबन्द हैं और तारे और दरख्त सब सजदारैज़ हैं | आसमान  
को उसने बलन्द किया और मीज़ान कायम कर दी | इसका तकाज़ा  
यह है कि तुम मीज़ान में खलन न डालो, इनसाफ़ के साथ ठीक-ठीक  
तौलो और तराजू में डंडी न मारो | ज़मीन को उसने सब मखलूकात के  
लिए बनाया | इसमें हर तरह के बकसरत लज़ीज़ फल हैं | खजूर के  
दरख्त हैं जिनके फल गिलाफों में लिपटे हुए हैं | तरह-तरह के गल्ले हैं  
जिनमें भूसा भी होता है और दाना भी | पस ऐ जिन्न व इन्स, तुम  
अपने रब की किन-किन नेमतों को झुटलाओगे? इनसान को उसने  
ठीकरी जैसे सूखे सड़े गारे से बनाया और जिन्न को आग की लपट से  
पैदा किया | पस ऐ जिन्न व इन्स, तुम अपने रब की किन-किन  
अजायबे-कुदरत को झुटलाओगे? दोनों मशरिक और दोनों मगरिब,  
सबका मालिक व परवरदिगार वही है | पस ऐ जिन्न व इन्स, तुम  
अपने रब की किन-किन कुदरतों को झुटलाओगे? दो समुन्दरों को उसने  
छोड़ दिया कि बाहम मिल जाएँ, फिर भी उनके दरमियान एक परदा  
हाइल है जिससे वे ताजाउज़ नहीं करते | पस ऐ जिन्न व इन्स, तुम



~~~~~

अपने रब की कुदरत के किन-किन करिश्मों को झुटलाओगे? इन समुन्दरों से मोती और मूँगे निकलते हैं | पस ऐ जिन्न व इन्स, तुम अपने रब की कुदरत के किन-किन कमालात को झुटलाओगे? और ये जहाज़ उसी के हैं जो समुन्दर में पहाड़ों की तरह ऊँचे उठे हुए हैं | पस ऐ जिन्न व इन्स, तुम अपने रब के किन-किन एहसानात को झुटलाओगे?

~~~~~